



जल तथा मौसम विद् समाज - नेपाल

(सोहम - नेपाल)

SOCIETY OF HYDROLOGISTS AND METEOROLOGISTS - NEPAL (SOHAM - NEPAL)

Reg. No. 569/058/059

मिति १६ भाद्र, २०७४

प्रो रुपक राजभण्डारी,
संयोजक निर्वाचन समिति -२०७४

महोदय

तपाईं संयोजक रहेको निर्वाचन समिति-ले मिति २०७४ । ०४ । १९ मा प्रकाशन गरेका १० कार्यक्रम मध्ये क्रम सं १ देखि ८ सम्मका सबै कार्यक्रमका प्रक्रिया बिधित पुरा भै कार्यकारिणी समितिका अध्यक्ष, उपाध्यक्ष, कोषध्यक्ष र सचिव पदहरु निर्बिरोध कायम हुन आएको र महासचिव र सदस्यहरु समेत ७ पदका उमेदवारहरुले स्वःईच्छाले आ-आफ्नो उमेदवारी फिर्ता लिएकोले ७ पद खालीनै रहन गएको निर्वाचन समितिको सार्वजनिक सूचना र पत्रबाट पनि जनकारि छ । २०७४ । ०५ । १० मा उम्मेदवारी फिर्ता लिने समय भित्र विभिन्न उम्मेदवारहरुको उम्मेदवारी फिर्ता उहाँहरुको ब्यक्तिगत कारण र ईच्छा बाहेक अन्य कारण होईन । परिस्थितिजन्य ब्याख्या बिभिन्न हुन सक्छन ।

निर्वाचन समिति संग स्पष्ट निम्न बिकल्प हुँदा हुँदै समस्यालाई थप जटिल तर्फ नधकेलिदिन कार्य समितिको तर्फबाट पून अनुरोध गर्दछु ।

१. उम्मेदवारी फिर्ता लिने समय पछि जे जति पदहरु उमेदवार बिहिन रहे अर्थात महासचिव पद १ र सदस्य पद ६ को लागि पून एक पटक यथाशिघ्र निर्वाचन कार्यक्रम संचालन गरि दिई निर्वाचन संपन्न गरि दिनु हुन अनुरोध ।
२. माथी अनुरोध गरे अनुसार निर्वाचन कार्यक्रम गर्न अशमर्थ भए निर्बिरोध भएका पदहरु निर्वाचित घोशणा गरि दिई बाँकी पद के कसरि निर्वाचनमा लैजाने हो त्यो जिम्मा कार्य समितिकोमानै दिने र निर्वाचन बिबरण सहित कार्य समितिमा लेखि पठाई दिई परिशथितिलाई सहज उन्मुख बनाई दिने।
४. सोहोमको बिधानमा कार्यरत निर्वाचन समिति निर्वाचन घोषणा नभए संम बिघटन नहुने हुदाँ र चार पद निर्बिरोध भैसकेको परीसथितिमा अन्योलको अबास्थालाई थप जटिलता तिर नधकेली दिन र नयाँ कार्यकारिणी समितिलाई छोटो समयमै पुर्णता गराई दिई बर्तमान कार्यकारिणी समितिलाई पदभार हस्तान्तरण गर्ने कार्यमा सहयोगात्मक भुमिका निर्वाहा गरिदिन अनुरोध छ ।

अध्यक्ष